



कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
वीरेन्द्रनगर, सुर्खेत, नेपाल

मिति:- २०७७/०३/२२

गै. स. स. प्रोफाइल व्यवस्थापन प्रणाली सम्बन्धी सूचना

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले कर्णाली प्रदेशमा दर्ता भई काम गरीरहेका संघ संस्थाहरूको विवरण अद्यावधिक गर्नुका साथै सूचीकरण गरी प्रोफाइल तयार गर्ने उद्देश्यले प्रादेशिक गै. स. स. प्रोफाइल व्यवस्थापन प्रणाली तयार गरिएको हुँदा <https://ngoprofile.karnali.gov.np/> मा उल्लेखित निर्देशन अनुसार मिति २०७७ असार मसान्तभित्र भित्र आ-आफ्नो संस्थाको विवरण भर्नु हुन र भरिसकेकाहरूको केही सङ्ख्यामा पुरा विवरण आइ Verified भएको र धेरै संस्थाको विवरण अपूर्ण रहेकोले पुनः यो सूचना प्रकाशित गरिएको छ। तपसिलका बुँदालाई ध्यानमा राखी अन्य जानकारीका लागि जिल्ला स्थित गैरसरकारी संस्था महासंघमा सम्पर्क गर्नु होला। साथै थप सहयोग आवश्यक परेमा तपसिलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

सम्पर्क ब्यक्तिहरू

अनिता ज्ञवाली ९८४८१६३५०५ सामाजिक विकास मन्त्रालय
हरिप्रसाद अधिकारी ९८५८०५२२८६ अध्यक्ष गै.स.स. महासंघ

ध्यान दिनुपर्ने बुँदाहरू

१. एउटै संस्था धेरैपटक इन्ट्री गरिएको तर पुरा विवरण नभरिएको पाइयो। एउटा संस्था एक पटक मात्र पुरा विवरणका साथ इन्ट्री गर्नुपर्नेछ।
२. धेरैपटक इन्ट्री भएका एउटै संस्थालाई एउटा नाम राखी बाँकी Delete गरिएको छ। ती पनि पुरा विवरण भरेको नपाइएकोले आफ्नो संस्था Log in गरी पुरा विवरण भर्नुहुन अनुरोध छ।
३. फाइल अपलोड गर्नुपर्नेमा (अनिवार्य रुपमा दर्ता प्रमाणपत्रहरू, नवीकरण, विधान) कर्णाली प्रदेशको कुनै कार्यक्षेत्रमा काम गर्नको लागि पाएको अनुमति पत्र, कार्यसम्पन्न, अन्य आवश्यक कागजपत्रहरू धेरै संस्थाहरूको बाँकी रहेकोले verified भएको छैन।
४. पुनः सबै संघसंस्थाले संस्था Log in गरी हेर्नुहुन र थपघटमा समस्या भएमा माथिको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।
५. अहिले Log in गर्दाको इमेल र पासवर्ड आगामी दिनहरूमा समेत चाहिने भएकाले नोट गरी राख्नुहुन समेत जानकारी गराइन्छ।
६. Verified प्रक्रिया पुरा भएपछि इमेलमा notification स्वचालित रुपमा आउनेछ। अपूर्ण रहेको (Incomplete) र पूर्ण विवरण भएकोलाई verified भन्ने जानकारी इमेल ठेगानामा आउने हुँदा इमेल चेक गरी अपूर्ण (Incomplete) संस्थाहरूको विवरण समयमै पुर्ण गर्नुहुन अनुरोध छ।